

सेप्टेम्बर, 2020

आदरणीय अभिभावक ज्यू,

DeKalb County School District (DCSD) ले फल, विन्टर र स्प्रिङ गरी वर्षको तीन पटक Northwest Evaluation Association (NWEA) को शैक्षिक प्रगति मापन (Measures of Academic Progress वा MAP) परीक्षणलाई सर्वमान्य परीक्षाको रूपमा प्रयोग गर्छ ।

डिस्ट्रिक्ट भित्र र हाम्रो नयाँ भर्चुअल वातावरण धेरै भन्दा धेरै विद्यालयहरू समेट्ने प्रयास स्वरूप, DeKalb County School District को परीक्षा सञ्चालन विभागले फलको MAP परीक्षण अवधि सोमबार, सेप्टेम्बर 21, 2020 मा खुला हुने गरी र बुधबार, नोभेम्बर 11, 2020 मा बन्द हुने गरी तय गरेको छ । यद्यपि, तपाईंको बच्चाको विद्यालयले फलको MAP परीक्षा हुने निश्चित अवधिको बारेमा तपाईंलाई जानकारी गराउनेछ ।

DeKalb County School District ले यो शैक्षिक सत्र भर्चुअल रूपमा सुरु गरेको छ र यसैसँगै फलको MAP Growth को परीक्षा अनलाइन माध्यमबाट सञ्चालन गरिनेछ । फलको MAP परीक्षण अवधिका दौडान सिकाइ वातावरण परिवर्तन हुने भयो भने फलको MAP परीक्षा कि त अनलाइन वा त प्रत्यक्ष उपस्थितिमा सञ्चालन गरिनेछ । सिकाइ वा परीक्षाको वातावरण जुनसुकै भएता पनि सबै विद्यार्थीहरूलाई फल को MAP परीक्षामा सहभागी हुने अवसर प्रदान गरिनेछ ।

NWEA® ले लिने MAP विकास परीक्षाहरू छुट्टै खाले परीक्षाहरू हुन् जुन कम्प्युटर वा ट्याबलेटमा लिइने अनुकूलनीय परीक्षाहरू हुन् । यसको अर्थ तपाईंका बच्चाको परीक्षामा सोधिएको कुनै प्रश्नको सही उत्तर दिन्छन् भने त्यसपछिका प्रश्नहरू झन् कठिन हुँदै जाने छन् र तपाईंका बच्चाको कुनै प्रश्नको गलत उत्तर दिन्छन् त्यसपछिको प्रश्न सजिलो हुने छ । परीक्षामा प्रस्तुत गरिएको जानकारी जर्जिया शिक्षा विभागको पाठ्यक्रम अनुसार तयार पारिएको हुन्छ र यो त्यही जानकारी हो जुन तपाईंका बच्चालाई पहिले नै स्कूलमा अवगत गराइसकेको हुन्छ ।

तपाईंको बच्चाको IEP, 504-IAP, वा EL-TPC योजनाका आधारमा तपाईंको बच्चाको फलको MAP परीक्षा दिन सहायता/सुविधा प्राप्त गर्न सक्छन् । उनीहरूको योजनमा उल्लेख B] अनुसार उनीहरूले परीक्षाका लागि सहायता/सुविधा प्राप्त गर्न सक्छन् ।

प्रत्येक अनलाइन MAP Growth को परीक्षामा नौ जना विद्यार्थीहरू हुनेछन् (आठ विद्यार्थी र तपाईंको बच्चा) । प्रत्यक्ष उपस्थितिमा लिइने प्रत्येक परीक्षामा बाह्रजना विद्यार्थीहरू हुनेछन् (एघार विद्यार्थी र तपाईंको बच्चा) ।

बच्चालाई भर्चुअल MAP Growth का परीक्षाहरूका लागि कसरी तयार गर्ने भन्ने निर्देशनहरू तल प्रदान गरिएका छन् । यसका अतिरिक्त, यसै पत्रका साथ विद्यार्थी लग इन गाइड संलग्न गरिएको छ जसले तपाईंलाई MAP को मूल्याङ्कन कसरी पहुँच गर्ने भन्ने चित्र प्रदान गर्छ ।

परीक्षा हुने दिन अगाडि

1. बच्चाको उपकरणमा इन्टरनेट कनेक्सन छ भनेर निश्चिन्त हुनुहोस् ।
2. [वर्कस्टेशन डायग्नोस्टिक टूल \(Workstation Diagnostic Tool\)](#) प्रयोग गरेर तपाईंको उपकरणले परीक्षासम्बन्धी आवश्यकताहरू पूरा गर्छ भनेर निश्चिन्त हुनुहोस् ।
3. बच्चासँग हेडफोन छ भनेर निश्चिन्त हुनुहोस् (ग्रेड K – 2 र टेक्स्टलाई बोलीमा परिणत गर्ने सुविधा पाएका विद्यार्थीहरू) । कृपया हेडफोन आवश्यक पर्छ भने विद्यालयमा सम्पर्क गर्नुहोस् ।
4. MAP Growth को [निर्देशनसम्बन्धी भिडियो](#) हेर्नुहोस् ।
5. practice.mapnwea.org मा गएर जाँचको अभ्यास गर्नुहोस् ।

(प्रयोगकर्तानाम: Grow पासवर्ड: grow)

परीक्षाको दिन

1. सम्भव भएसम्म विद्यार्थीको ध्यान भङ्ग हुने कुराहरू घटाउनुहोस् ।
2. परीक्षा दिने शान्त वातावरण प्रदान गर्नुहोस् ।
3. शिक्षक/परीक्षकका सबै निर्देशनहरू पालना गर्नुहोस् ।

MAP विकाससम्बन्धी अन्य जानकारी, यहाँ गएर हेर्नुहोस्: NWEA.org/Parent-Toolkit. तपाईंसँग अतिरिक्त प्रश्नहरू छन् भने कृपया _____ लाई (insert Test Coordinator's Name) मा 678-XXX-XXXX सम्पर्क गर्नुहोस् ।

भवदीय,

प्रधानाध्यापक